



नेपाल राजपत्र

नेपाल सरकारद्वारा प्रकाशित

खण्ड ७६) काठमाडौं, भदौ २५ गते, २०८३ साल (संख्या ३३)

भाग ५

नेपाल सरकार

अर्थ मन्त्रालयको

सूचना

नेपाल सरकार, अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८३ को दफा १९ को अधिकार प्रयोग गरी सोही ऐनको दफा ३४ र ५० को व्यवस्था कार्यान्वयनमा देखिएका द्विविधा वा असहजता सम्बन्धमा देहाय बमोजिम प्रक्रिया सरलीकरण तथा बाधा अड्काउ फुकुवा गर्ने निर्णय मिति २०८३/०५/१२ मा गरेकोले यो सूचना प्रकाशन गरिएको छ :-

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

- (क) आर्थिक ऐन, २०८३ को दफा ३४ को प्रयोजनको लागि भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर बापतको पूरै रकम संवत् २०८३ साल पुस मसान्तभित्र बुझाएमा निर्धारण भएको जरिवाना र सो दफाको सुविधा उपयोग गर्न निवेदन दिएको मितिसम्मको सम्पूर्ण व्याज मिनाहा हुने।
- (ख) आर्थिक ऐन, २०८३ को दफा ५० बमोजिमको निवेदन सम्बन्धित करदाता दर्ता रहेको आन्तरिक राजस्व कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालयमा दिन सकिने।

आज्ञाले,

डा. घनश्याम उपाध्याय
नेपाल सरकारको सचिव।